


अपरोक्षानुभूतिको जेपाली अनुवाद

# ब्रह्मानुभूति



शरत्कुमार भट्टराई



# ब्रह्मानुभूति

## (अपरोक्षानुभूति)

ग्रन्थको नाम	:	ब्रह्मानुभूति (अपरोक्षानुभूति)
अनुवादक	:	श्रीशरत्कुमार भट्टराई
सर्वाधिकार	:	@ अनुवादकमा सुरक्षित
प्रकाशक	:	श्रीराजर्षिजनकस्मृतिकोष विजयचोक, प्रयागमार्ग, बत्तीसपुतली-९, काठमाडौं।
		फोन : ४११००५८
प्रकाशन मिति	:	वि.सं. २०७२ पुत्रदा एकादशी
प्रकाशित सङ्ख्या	:	३०० प्रति
मूल्य	:	रु. २५०।-
कम्प्युटर सेटिङ्ग	:	श्रीखडगप्रसाद खनाल
मुद्रक	:	एलायन्स प्रिन्टर्स एण्ड मिडिया हाउस प्रा.लि. सरस्वतीनगर, काठमाडौं।
ISBN	:	9789937-2-9956-5

# प्रकाशकको भनाइ

यस कोषले आफ्नो स्रोत र साधनले भ्याएसम्म आध्यात्मिक विषयका अभ्यंतरीन परिकल्पना विशेषरूपमा भक्ति र ज्ञानका विषयमा लेखिएका ग्रन्थहरू प्रकाशन गर्दै आएको छ । यस २०७२ सालमा पनि श्रीशरत्कुमार भट्टराईज्यूले लेखनुभएका ग्रन्थहरूमध्ये आद्यगुरु श्रीशङ्कराचार्यद्वारा प्रणीत समछन्दमा नेपाली भाषामा अनुवाद गर्नुभएको ब्रह्मानुभूति (अपरोक्षानुभूति) ग्रन्थ प्रकाशन गर्न पाएकोमा यस कोषलाई अपार खुशी लागेको छ ।

यो ग्रन्थमा अद्वैत वेदान्तका परमसिद्धान्तहरू सङ्क्षिप्तरूपमा उल्लेख गरिएका छन् । यसबाट जिज्ञासु मुमुक्षुहरूले सहजैसँग ज्ञान प्राप्त गर्न सक्नुहुनेछ भन्ने विश्वास गर्न सकिन्छ । अतः यो ग्रन्थ सबै जिज्ञासु मुमुक्षुहरूका लागि अत्यन्त सङ्ग्रहणीय र पठनीयसमेत हुनेछ भन्ने यस कोषले ठानेको छ । यस्तो महत्त्वपूर्ण ग्रन्थको प्रकाशन गर्ने अभिभारा यस कोषले लेखकबाट पाएकोमा यो कोष लेखकप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछ । धन्यवाद ।  
ॐ ब्रह्मार्पणमस्तु ।

२०७२ पुत्रदा एकादशी

श्रीराजर्षिजनकस्मृतिकोष

ब्रह्मानुभूति अर्थात् अपरोक्षानुभूतिको भूमिका

## ब्रह्मज्ञान र प्राबृद्ध

पाँच दशकभन्दा लामो समयदेखि अहिलेसम्म यस अनुवादकले आचार्य शड्करका ग्रन्थहरू र केही भाष्यहरूसमेत अध्ययन गर्ने र अनुवादसमेत गर्ने सौभाग्य पाएको हो । किन्तु उहाँका भाष्यबाहेकका अरू ग्रन्थहरूमा भने अनुवादकले कलम चलाएको थिएन । यस पटक भने अरू ग्रन्थहरूलाई छोडेर आचार्यको ग्रन्थ अपरोक्षानुभूतिको समछन्दमा नेपालीमा अनुवाद गर्ने यस अनुवादकले विचार गच्यो र सो अनुवाद चाँडै पूरा पनि भयो । अनुवाद पछि यसको नाम ‘ब्रह्मानुभूति’ हुन गयो ।

यस ग्रन्थमा उहाँका तत्त्वबोध, आत्मबोध, विभिन्न भाष्यहरू र ग्रन्थहरूमा समेत उल्लेख भएका महत्त्वपूर्ण कुराहरू आचार्यले एकै ठाउँमा सझाग्रह गरेर सझाक्षिप्त, सरल, सुस्पष्ट भाषा र शैलीमा दिनुभएको छ । जसमा मुख्यरूपमा अनुबन्धचतुष्टय, साधनचतुष्टय, अज्ञानको स्वरूप, ज्ञानको स्वरूप, शून्यवादको निराकरण, ब्रह्म, जीवब्रह्मैक्य, प्रपञ्चको मिथ्यात्व, अवस्थात्रयको मिथ्यात्व, प्राबृद्धकर्म, यमनियमादि अष्टाङ्गयोग, श्रवण, मनन, निदिध्यासन, वेदान्तसिद्धान्त, ब्रह्म, राजयोग आदि महत्त्वपूर्ण विषयहरू पर्दछन् ।

यस ग्रन्थमा अनुष्टुप् छन्दमा लेखिएका १४४ श्लोकहरू छन् । यसमा प्रायः सबैजसो वेदान्तका मुख्यमुख्य विषयहरू समावेश गरेको पाइन्छ । यसमा आचार्य विद्यारण्य स्वामीको अत्यन्त विद्वत्तापूर्ण तर सरल संस्कृतमा लेखिएको दीपिका टीका समेत छ ।

अज्ञानीहरू यस अखिल विश्वब्रह्माण्डको सर्जक परमात्मा परब्रह्मको बारेमा कहिल्यै पनि सोच्ने प्रयास गर्दैनन् र नगरीकन नै कालको मुखमा कवलित हुन पुदछन् । त्यतिमात्रै होइन अज्ञानीहरू सर्जक परमात्माका बारेमा थाहा नपाईकन उनको विचित्रको सिर्जनामा डुबुल्की मारेर हराइरहेका हुन्छन् । यस मिथ्या संसारलाई नै सत्य मानेर रमाइरहेका हुन्छन् । किन्तु यस विचित्रको मिथ्या संसारको स्रष्टा, पालक र संहारक सर्वव्यापक ब्रह्मको भने अज्ञानीले भल्को नै पाउन सकेको हुँदैन । निष्ठ्वृ अन्धकारमा बसेर अमूल्य नरजीवन अज्ञानीले बिताउँछ र अन्धकारबाट फेरि अन्धकारतर्फ जान्छ । मनुष्यको जस्तो दुर्लभ योनि पाएर पनि ब्रह्मज्ञान नै नगरीकन यस लोकबाट बिदा भएर जाने मान्छेलाई श्रुतिले आत्मघाती भनेको छ । मृत्युपश्चात् अन्धकारपूर्ण असुर्या नाम गरेको लोकमा त्यस्ता आत्मघातीहरू जान्छन् । त्यस्ताको कहिल्यै मुक्ति हुँदैन ।

अज्ञानी मनुष्यले आफ्नू अमूल्य जीवन विधि र निषेधपरक कर्महरू गरेर बिताइरहेको हुन्छ । 'घाम उदाउने र अस्ताउने ऋममा उसको आयु समाप्त भइरहेको हुन्छ । अत्यन्त अन्धो मान्छेले सांसारिक नाफा र नोकसानको हिसाब गर्दागर्दै आफू बूढो भएकोसम्म पनि उसले थाहा पाउने कोशिश गर्दैन । अज्ञानी मनुष्य यतिसम्म अन्धो हुन्छ कि आफ्नै आँखा अगाडि मान्छे जन्मेको, बूढो भएको, विपत्तिमा परेको र मृत्युमा प्राप्त भएको प्रत्यक्षरूपमा भलभली देखेर पनि ऊ पटककै डराउँदैन, मेरो पनि गति यही हो भन्ने सम्झेंदैन । किनभने उसको त्यसो हुनु संसारप्रतिको अत्यन्त

१. आदित्यस्य गतागतैरहरहः सङ्क्षीयते जीवितम्,  
व्यापरैर्बहुकार्यभागुरुभिः कालोऽपि न ज्ञायते ।  
दृष्ट्वा जन्मजराविपत्तिमरणं त्रासश्च नोत्पाद्यते,  
पीत्वा मोहमर्यी प्रमादमदिरामुन्मत्तभूतं जगत् ॥

— वैराग्यशतक ४३

आसक्तिको कारणले नै हो । वस्तुतः अज्ञानी मनुष्य प्रमादरूपी मदिरा पिएर उन्मत्त भएको हुन्छ, बेहोस भएको हुन्छ र बेसुद्धि हुन्छ, जसरी टन्न रक्सी पिएको मान्छेले आफू नाइगो भएको पनि थाहासम्म पाउँदैन र सबै एकछत देखतछ । संसारप्रति हिरिकक हुने अज्ञानी मान्छे पनि त्यस्तै मदमत्त अन्धो नै हो ।

मिथ्या प्रपञ्चलाई नै सत्य मानेर रमाउँदा रमाउँदै अज्ञानी मनुष्यका<sup>१</sup> दिन, रात, बिहान, बेलुका, शिशिर, वसन्तादि ऋतुहरू आउने जाने गरिरहन्छन् । कालचक्र उसको आयु काटेर घुमिरहेको हुन्छ, तर संसाररूपी आसक्ति भने भन् बढदछ तर घटौन र अज्ञानीलाई त्यसै आशक्तिजन्य वासनाले अन्धो बनाएको हुन्छ । त्यो कहिल्यै पारै नपाउने संसृतिको चक्रवालमा परेर जन्मने र मर्ने गरिरहन्छ ।

यदि मानिसले अत्यन्त घोरिएर यस सपनाजस्तो मिथ्या संसारको आसक्ति छोडेर<sup>२</sup> म को हुँ ? मभन्दा भिन्न ऊ को होला ? म कहाँबाट आएको हुँ ? मेरी आमा को हुन् ? मेरा बाबु को हुन् ? हाम्रो भेट यस सपनाजस्तो असार संसारमा कसरी र किन भएको होला ? भने इत्यादि प्रश्नहरू आफैले गर्ने गरे पनि अज्ञानीले ज्ञानको किरण आफूभित्र भुल्क्याउन सक्तछ । उसले सपनाजस्तो संसारलाई ठानेर बिस्तारै निष्काम कर्म, अहैतुकी भक्ति गर्दै अन्तःकरणमा रहेको मलदोष र विक्षेप दोष हटाएर आवरण दोष भझग गर्न ब्रह्मज्ञानका लागि श्रोत्रिय ब्रह्मनिष्ठ गुरुसमक्ष ऊ पुन सक्तछ । किन्तु यसका

२. दिनमपि रजनी सायम्प्रातः शिशिरवसन्तौ पुनरायातः ।

कालः क्रीडति गच्छत्यायुस्तदपि न मुञ्चत्याशावायुः ॥

– चर्पटपञ्जरिकास्तोत्रम् २

३. कस्त्वं कोऽहं कुत अयातः का मे जननी को मे तातः ।

इति परिभावय सर्वमसारं विश्वं त्यक्त्वा स्वप्नविचारम् ॥

– चर्पटपञ्जरिकास्तोत्रम् १२

लागि आत्मकृपा, शास्त्रकृपा, गुरुकृपा र ईश्वरकृपा हुनु आवश्यक छ । यसका साथै प्रारब्ध कर्म पनि अनुकूल हुनै पर्दछ । अन्यथा अज्ञानीले निस्तार पाउन अत्यन्त मुस्किल पर्दछ ।

मुमुक्षु जिज्ञासुले ब्रह्मज्ञानका लागि श्रोत्रिय ब्रह्मनिष्ठ गुरु समक्ष गएर उपसत्तिपूर्वक ब्रह्मज्ञासा गर्नुपर्दछ । साधनचतुष्टययुक्त शिष्यले अनुशासित र समर्पित भएर गुरुको सेवा गरेर गुरुलाई खुशी पारेर गुरुमा भएको ब्रह्मविद्या जाने प्रयत्न गर्नुपर्दछ । गुरुमा भएको त्यो विद्या ॑भूमिको गर्भमा रहेको जल जस्तै अगम्य र अप्राप्य हो । अतः त्यसका लागि मुमुक्षु शिष्यले प्रयत्न गरेर पाउने प्रयास गर्नुपर्दछ, अन्यथा मुक्ति सम्भव छैन ।

ब्रह्मज्ञानका लागि वा ब्रह्मसाक्षात्कार गर्न योग्य मुमुक्षु शिष्यले सर्वप्रथम ॑गुरुबाट वेदान्तवाक्यहरूको श्रवण गर्नुपर्दछ । त्यसपछि उपपत्तिपूर्वक मनन र दृढताका लागि निदिध्यास गर्नुपर्दछ । त्यसको लामु समयसम्म अभ्यास अर्थात् ब्रह्माभ्यास गर्नु पर्दछ । यिनीहरू नै ब्रह्मसाक्षात्कारका साक्षात् साधनहरू हुन् । निष्कामकर्म र उपासना आदि साक्षात् साधन नभएर ती बहिरङ्ग वा परम्परया साधनहरू हुन् । अपरोक्षानुभूतिमा यिनै कुराहरूलाई समेटेर राखिएको छ ।

मुमुक्षुले दुरुह र दुर्लभ ब्रह्मज्ञान गर्नुपर्ने आत्यन्तिक मोक्षका लागि हो । क्षणिक मुक्तिले संसारको आवागमनलाई सधैँका लागि निमिट्यान्न पार्न सक्तैन । जबसम्म जन्मजन्मान्तर, युगयुगान्तर र कल्पकल्पान्तरदेखि अन्तःकरणमा जमेर बसेका वासनाहरूलाई

४. खनित्वा हि खनित्रेण भूतले वारि विन्दति ।

तथा गुरुगतां विद्यां शुश्रूषरधिगच्छति ॥

– नीतिपञ्चशती ४३

५. श्रोतव्यः श्रुतिवाक्येभ्यो मन्तव्यश्चोपपत्तिभिः ।

मत्वा च सततं ध्येयं ये ते दर्शनहेतवः ॥

– वेदान्तसन्दर्भः

मुमुक्षुले भुसुकक पारेर डढाउन सक्तैन तबसम्म उसले आत्यन्तिक मोक्ष प्राप्त गर्न सक्तैन । जसरी दनदन बलेको आगोले सारा दाउराको थुप्रोलाई खरानी पारेर डढाइदिन्छ त्यसै गरेर ब्रह्मज्ञानरूपी जाज्वल्यमान आगोले अन्तःकरणमा थुप्रिएर रहेका सञ्चित, क्रियमाण र आगामी सबै कर्मलाई डढाइदिन्छ, कर्मको फल भोगाउन वर्तमान शरीरको प्रारम्भक प्रारब्धकर्मलाई भने ब्रह्मज्ञानले नाश गर्न सक्तैन । किनभने यो शरीरलाई सृजना गर्ने प्रारब्धकर्म शरीरपातसँगै नाश हुन्छ, बीचमा नाश हुँदैन ।

भोग शुरु भएको प्रारब्धकर्म भोग गरेर नै समाप्त हुन्छ र सञ्चितकर्म ब्रह्मज्ञानद्वारा समाप्त हुन्छन् । त्यसपछि जीवको आत्यन्तिक मोक्ष हुन्छ भने कुरा आद्य जगद्गुरु श्रीशङ्कराचार्यले आफ्ना तत्त्वबोध लगायतका ग्रन्थहरूमा लेख्नुभएको छ । यसका साथै गीता ४।३७ को भाष्य, छान्दोग्योपनिषद् ६।१४।२, ५।१।४।३, बृहदारण्यकोपनिषद् ४।४।२२, मुण्डकोपनिषद् २।२।८, ब्रह्मसूत्र ४।१।९।१३, ४।१।१।१।५, ४।१।१।४।१९ का भाष्यहरूमा समेत सञ्चित कर्म ब्रह्मज्ञानबाट नाश हुने र प्रारब्धकर्म भने भोग गरेर मात्र नाश हुने भनेर उहाँले स्पष्ट नै लेख्नुभएको छ । किन्तु यस अपरोक्षानुभूतिग्रन्थको ८९ औँश्लोकदेखि ९९ औँश्लोकसम्म प्रारब्धकर्मको चर्चा गरिएको छ र ब्रह्मज्ञान भएपछि सञ्चित कर्मको साथसाथै प्रारब्धकर्मको पनि नाश हुन्छ भनिएको छ ।

६. यथैधांसि समिद्धोऽग्निर्भस्मसात्कुरुतेऽर्जुन ।

ज्ञानाग्निः सर्वकर्माणि भस्मसात्कुरुते तथा ॥

– गीता ४।३७

३. कस्त्वं कोऽहं कुत अथातः का मे जननी को मे तातः ।

इति परिभावय सर्वमसारं विश्व त्यक्त्वा स्वप्नविचारम् ॥

– चर्पटपञ्जिकास्तोत्रम् १२

यसको पुष्टि गर्न ९८ औँ श्लोकमा मुण्डकोपनिषद् (२।२।८) मन्त्रको पनि उद्धरण गरेर त्यस मन्त्रमा कर्माणि भन्ने बहुवचन आएको हुँदा प्रारब्ध कर्मको समेत नाश हुन्छ भनिएको छ । किन्तु उपनिषद्मा आएको उक्त मन्त्रको भाष्यमा भने उहाँले देहारम्भक प्रारब्ध कर्मबाहेक अरू कर्मको नाश हुन्छ भनेर लेख्नुभएको छ । आफैले लेखेको भाष्य र यस ग्रन्थका बीचमा यस्तो अमिल्दो कुरा कसरी लेखिन गयो ? विचारणीय छ ।

अन्त्यमा यसको प्रकाशक श्रीराजर्षिजनकस्मृतिकोष, सम्पादन गर्नुहुने सहप्राध्यापक ध्रुवप्रसाद भट्टराई र कम्प्यूटरसञ्चालक श्रीखडगप्रसाद खनाललाई पनि म हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।  
ॐ ब्रह्मार्पणमस्तु ।

२०७२ पुन्नदा एकादशी

विनीत  
शरत्कुमार भट्टराई

# ब्रह्मानुभूति

(अपरोक्षानुभूतिको समछन्दमा नेपाली पद्यानुवाद)

## ब्रह्मानुभूतिः

श्रीहरिं परमानन्दमुपदेष्टारमीश्वरम् ।  
व्यापकं सर्वलोकानां कारणं तं नमाम्यहम् ॥  
उपदेशकमा श्रेष्ठ परमानन्द चिद्घन ।  
भगवान् विष्णुमा मेरो सधैँ छ अभिवादन ॥

(१)

अनुबन्धचतुष्टय –  
अपरोक्षानुभूतिर्वै प्रोच्यते मोक्षसिद्धये ।  
सद्भिरेव प्रयत्नेन वीक्षणीया मुहुर्मुहुः ॥  
अपरोक्षानुभूति ग्रन्थ हुन्छ यो मोक्षकारण ।  
म ठान्दछु सधैँ पद्लान् श्रद्धाका साथ सज्जन ॥

(२)

साधनचतुष्टय –  
स्ववर्णश्रिमधर्मेण तपसा हरितोषणात् ।  
साधनञ्च भवेत्पुंसां वैराग्यादिचतुष्टयम् ॥  
स्ववर्णश्रिमसद्धर्मद्वारा ईश्वर पूजन ।  
गरेमा बन्दछन् प्राप्त चारोटै मोक्षसाधन ॥

(३)

वैराग्यको स्वरूप –

ब्रह्मादिस्थावरान्तेषु वैराग्यं विषयेष्वनु ।  
यथैव काकविष्ठायां वैराग्यं तद्विनिर्मलम् ॥  
जसरी काकविष्ठामा घृणा हुन्छ सधैँभर ।  
त्यस्तै विषयमा राख्नु विरक्तिपन सुस्थिर ॥

(४)

नित्यानित्य वस्तुविवेक –

नित्यमात्मस्वरूपं हि दृश्यं तद्विपरीतगम् ।  
एवं यो निश्चयः सम्यग्विवेको वस्तुनः स वै ।  
आत्मा हो नित्य देखिन्न अनित्य वस्तु देखिने ।  
जसले सब यो बुझ्छ विवेक सहजै हुने ॥

(५)

शमदम –

सदैव वासनात्यागः शमोऽयमिति शब्दितः  
निग्रहो बाह्यवृत्तीनां दम इत्यभिधीयते ॥  
संसारी वासना त्याग्नु शमसम्पत्ति मानिने ।  
बाहिरी वृत्ति रोक्नु हो दम सम्पत्ति ठानिने ॥

(६)

उपरति र तितिक्षा –

विषयेभ्यः परावृत्तिः परमोपरतिर्हि सा ।  
सहनं सर्वदुःखानां तितिक्षा सा शुभा मता ॥  
विषयी नहुन् चित्त परमोपरति सदा ।  
दुःखादिसहने शक्ति तितिक्षा धन सर्वदा ॥

(७)

श्रद्धा र समाधान –

निगमाचार्यवाक्येषु भक्तिः श्रद्धेति विश्रुता ।  
चित्तैकाग्रयं तु सल्लक्ष्ये समाधानमिति स्मृतम् ॥  
शास्त्रआचार्यमा भक्ति श्रद्धा हो बुझनु निश्चित ।  
चित्त एकाग्रता राख्नु हो समाधान विश्रुत ॥

(८)

मुमुक्षुता –

संसारबन्धनिर्मुक्तिः कथं मे स्यात्कदा विधे ।  
इति या सुदृढा बुद्धिर्वर्तव्या सा मुमुक्षुता ॥  
संसारबन्धनिर्मुक्ति होला लौ कसरी भनी ।  
मन गर्नु मुमुक्षा हो विरक्ति अति नै बनी ॥

(९)

उक्तसाधनयुक्तेन विचारः पुरुषेण हि ।  
कर्तव्यो ज्ञानसिद्ध्यर्थमात्मनः शुभमिच्छता ॥  
उक्त साधनले युक्त मुमुक्षुजनले सदा ।  
प्रयत्न ज्ञानको गर्नु बनी विरक्त सर्वदा ॥

(१०)

ज्ञानको आवश्यकता –

नोत्पद्यते विना ज्ञानं विचारेणान्यसाधनैः ।  
यथा पदार्थभानं हि प्रकाशेन विना क्वचित् ॥  
विचार ज्ञानको हेतु नित्यानित्य बुझाउन ।  
जसरी सूर्यको ज्योति वस्तु ज्ञान गराउन ॥

(११)

## विचारको स्वरूप –

कोऽहं कथमिदं जातं को वै कर्ताऽस्य विद्यते ।  
उपादानं किमस्तीह विचारः सोऽयमीदृशः ॥  
म को हुँ ? अनि संसार के हो ? कर्ता र कारण ?  
भन्ने विचार गर्नू नै भनिन्छ सुविचारण ॥

(१२)

नाहं भूतगणो देहो नाहं चाक्षगणस्तथा ।  
एतद्विलक्षणः कश्चिद् विचारः सोऽयमीदृशः ॥  
म स्थूल अथवा सूक्ष्म देहभन्दा विलक्षण ।  
म ब्रह्म हुँ भनी गर्नू विचार जो प्रतिक्षण ॥

(१३)

अज्ञानात्प्रभवं सर्वं ज्ञानेन प्रविलीयते ।  
सङ्कल्पो विविधः कर्ता विचार सोऽयमीदृशः ॥  
सृष्टि हुन्छ अविद्याले विद्याले सृष्टि नास्तछ ।  
सङ्कल्प सृष्टिको मूल भनी विचार्नु पर्दछ ॥

(१४)

एतयोर्यदुपादानमेकं सूक्ष्मं सदव्ययम् ।  
यथैव मृद्घटादीनां विचारः सोऽयमीदृशः ॥  
सङ्कल्प र अविद्याको सत् नै हो मुख्य कारण ।  
जसरी मृत्तिका हुन्छ घटको मुख्य कारण ॥

(१५)

अहमेकोऽपि सूक्ष्मश्च ज्ञाता साक्षी सदव्ययः ।  
तदहं नात्र सन्देहो विचारः सोऽयमीदृशः ॥  
आत्मा अद्वैत हो सूक्ष्म ज्ञाता साक्षी सदव्यय ।  
म त्यही आत्मा हूँ भने बिचारी गर्नु निश्चय ॥  
(१६)

अज्ञानको स्वरूप –

आत्मा विनिष्कलो ह्येको देहो बहुभिरावृतः ।  
तयोरैक्यं प्रपश्यन्ति किमज्ञानमतः परम् ।  
विनिष्कल छ यो आत्मा देह अज्ञाननिर्मित ।  
यिनको एकता ठान्नु अज्ञान हो सुनिश्चित ॥  
(१७)

आत्मा नियामकश्चान्तर्देहो बाह्यो नियम्यकः ।  
तयोरैक्यं प्रपश्यन्ति किमज्ञानमतः परम् ॥  
नियामक हो जो द्रष्टा नियम्य बाह्य वस्तुतः ।  
दुवैको एकता गर्छ अज्ञानी जनले स्वतः ॥  
(१८)

आत्मा ज्ञानमयः पुण्यो देहो मांसमयोऽशुचिः ।  
तयोरैक्यं प्रपश्यन्ति किमज्ञानमतः परम् ॥  
आत्मा हो ज्ञानको पुञ्ज अशुद्ध देह मांसल ।  
दुवैको एकता ठान्नु अज्ञान हो सुनिश्चल ॥  
(१९)

आत्मा प्रकाशकः स्वच्छो देहस्तामस उच्यते ।

तयोरैक्यं प्रपश्यन्ति किमज्ञानमतः परम् ॥

आत्मा प्रकाशक स्वच्छ देह तामसले भरी ।

दुवैको एकता ठान्छ मूढ अज्ञानले गरी ॥

(२०)

आत्मा नित्यो हि सदरूपो देहोऽनित्यो ह्यसन्मयः ।

तयोरैक्यं प्रपश्यन्ति किमज्ञानमतः परम् ॥

आत्मा नित्य र सदरूप अनित्य देह हो असत् ।

तिनैको एकता देख्नु त्यो हो अत्यन्त नै असत् ॥

(२१)

आत्माको प्रकाशकत्व –

आत्मनस्तत्प्रकाशत्वं यत्पदार्थविभासनम् ।

नान्यादिदीप्तिवद्दीप्तिर्भवत्यान्ध्यं यतो निशि ॥

सूर्य अग्नि सरी हुन्छ आत्मज्योति प्रकाशित ।

विकार दृश्य हो द्रष्टा अविकारी छ वस्तुतः ॥

(२२)

मूढको लक्षण –

देहोऽहमित्यर्यं मूढो धृत्वा तिष्ठत्यहो जनः ।

ममायमित्यपि ज्ञात्वा घटद्रष्टेव सर्वदा ॥

म देह हुँ भनी मूढ देहात्मबुद्धि गर्दछ ।

आत्मा दृश्य हुँदै हैन द्रष्टा हो विज्ञ मान्दछ ॥

(२३)

ज्ञानको स्वरूप –

ब्रह्मैवाहं समः शान्तः सच्चिदानन्दलक्षणः ।  
नाहं देहो ह्यसदरूपो ज्ञानमित्युच्यते बुधैः ॥  
सम शान्त म हुँ ब्रह्म सत् चित् आनन्दले युत ।  
असत् देह हुँदैहैन भन्ने हो ज्ञान वस्तुतः ॥

(२४)

निर्विकारो निराकारो निरखद्योऽहमव्ययः ।  
नाहं देहो ह्यसदरूपो ज्ञानमित्युच्यते बुधैः ॥  
निर्विकार निराकार निरखद्य म अव्यय ।  
मिथ्या शरीर के हुन्थेँ ? भन्ने हो ज्ञान निर्भय ॥

(२५)

निरामयो निराभासो निर्विकल्पोऽहमाततः ।  
नाहं देहो ह्यसदरूपो ज्ञानमित्युच्यते बुधैः ॥  
निरामय निराभास निर्विकल्प विभु स्वतः ।  
म देह हुँ असत् हैन भन्ने हो ज्ञान तत्त्वतः ॥

(२६)

निर्गुणो निष्क्रियो नित्यो नित्यमुक्तोऽहमच्युतः ।  
नाहं देहो ह्यसदरूपो ज्ञानमित्युच्यते बुधैः ॥  
म हुँ निष्क्रिय नैर्गुण्य नित्य मुक्त र अच्युत ।  
म हैन नाशवान् देह यही हो ज्ञान तत्त्वतः ॥

(२७)

निर्मलो निश्चलोऽनन्तः शुद्धोऽहमजरोऽमरः ।  
नाहं देहो ह्यसदरूपो ज्ञानमित्युच्यते बुधैः ॥  
म हुँ निर्मल निश्चेष्ट अनन्त अजरामर ।  
असत् देह म ता हैन भन्ने हो ज्ञान सुन्दर ॥

(२८)

शून्यवादको निराकरण –

स्वदेहे शोभनं सन्तं पुरुषाख्यञ्च सम्मतम् ।  
किं मूर्खं शून्यमात्मानं देहातीतं करोषि भोः ॥  
तिमी भित्र छ जो आत्मा त्यो नै हो ब्रह्म वस्तुतः ।  
म हुँ शून्य भनी हिँडछौ तिमी हौ मूर्ख नै स्वतः ॥

(२९)

स्वात्मानं शृणु मूर्खं त्वं श्रुत्या युक्त्या च पूरुषम् ।  
देहातीतं सदाकारं सुदुर्दर्शं भवादृशैः ॥  
श्रुतियुक्ति दुवैबाट आत्मा हौ बुझ वस्तुतः ।  
त्यस्को भान सधैँ गछौं देखतैनौ मूर्ख हौ स्वतः ॥

(३०)

अहंशब्देन विख्यात एक एव स्थितः परः ।  
स्थूलस्त्वनेकतां प्राप्तः कथं स्याद् देहकः पुमान् ॥  
जानिन्छ जो अहंबाट एकमात्र परात्पर ।  
अनेक, स्थूल सोही नै कसरी हुनसक्छ र ?

(३१)

अहं द्रष्टृतया सिद्धो देहो दृश्यतया स्थितः ।  
ममायमिति निर्देशात्कर्थं स्याद् देहकः पुमान् ॥  
आत्मा द्रष्टा सदा सिद्ध देह ता दृश्य हो तर ।  
द्रष्टा नै दृश्य यो फेरि कसरी हुन सकछ र ?

(३२)

अहं विकारहीनस्तु देहो नित्यं विकारवान् ।  
इति प्रतीयते साक्षात्कर्थं स्याद् देहकः पुमान् ॥  
अविकारी स्वयं आत्मा विकारी देह हो सदा ।  
आत्मा शरीर के हुन्थ्यो ? प्रतीति हुन्छ सर्वदा ॥

(३३)

यस्मात्परमिति श्रुत्या तथा पुरुषलक्षणम् ।  
विनिर्णीतं विमूढेन कथं स्याद् देहकः पुमान् ॥  
परात्पर सबै ब्रह्म भनेर श्रुति भन्दछ ।  
विभु सूक्ष्म उही ब्रह्म कसरी देह बन्दछ ?

(३४)

सर्व पुरुष एवेति सूक्ते पुरुषसंज्ञिते ।  
अप्युच्यते यतः श्रुत्या कथं स्याद् देहकः पुमान् ॥  
'सर्व पुरुष एवेदम्' श्रुतिले स्पष्ट भन्दछ ।  
आत्मा अच्युत हो फेरि कसरी देह बन्दछ ?

(३५)

असङ्ग पुरुषः प्रोक्तो बृहदारण्यके ५पि च ।  
अनन्तमलसंशिलष्टः कथं स्याद् देहकः पुमान् ॥  
बृ.उ.ले ब्रह्म हो शुद्ध असङ्ग नित्य भन्दछ ।  
त्यै आत्मा कसरी मिथ्या अशुद्ध देह बन्दछ ?

(३६)

तत्रैव च समाख्यातः स्वयंज्योतिर्हि पूरुषः ।  
जडः परप्रकाशयोऽसौ कथं स्याद् देहकः पुमान् ॥  
स्वयंज्योतिर्यं आत्मा श्रुतिले नित्य जब भन्दछ ।  
परप्रकाश्य सो देह आत्मा कसरी बन्दछ ?

(३७)

कर्मकाण्डीको विचार –  
प्रोक्तोऽपि कर्मकाण्डेन ह्यात्मा देहाद्विलक्षणः ।  
नित्यश्च तत्पलं भुइके देहपातादनन्तरम् ॥  
कर्मी भन्दछ आत्मा हो देहभन्दा विलक्षण ।  
मृत्यु पश्चात् उही भोग्छ कर्मको फल तत्क्षण ॥

(३८)

लिङ्गादेहको अनात्मता –  
लिङ्गाज्ञानेकसंयुक्तं चलं दृश्यं विकारि च ।  
अव्यापकमसद्रूपं तत्कथं स्यात्पुमानयम् ॥  
लिङ्गादेह विकारी हो असत्य दृश्य अस्थिर ।  
अव्यापक, उही देह आत्मा के हुनसक्छ र ?

(३९)

एवं देहद्वयादन्य आत्मा पुरुष ईश्वरः ।  
सर्वात्मा सर्वरूपश्च सर्वातीतोऽहमव्ययः ॥  
स्थूलसूक्ष्म दुवै देह भन्दा पर छ ईश्वर ।  
सर्वात्मा सर्वरूपादि सर्वातीत म अक्षर ॥

(४०)

इत्यात्मदेहभागेन प्रपञ्चस्यैव सत्यता ।  
यथोक्ता तर्कशास्त्रेण ततः किंपुरुषार्थता ॥  
तर्कशास्त्रीहरू देह आत्मा भेद गरीकन ।  
प्रपञ्च सत्य हो भन्छौ, पुरुषार्थ भयो भन ?

(४१)

इत्यात्मदेहभेदेन देहात्मत्वं निवारितम् ।  
इदानीं देहभेदस्य ह्यसत्त्वं स्फुटमुच्यते ॥  
यसरी देह हो आत्मा भन्ने भयो निवारण ।  
अब यो भेद हो भूटो भन्ने गरिन्छ वर्णन ॥

(४२)

देहभेद असत्य हो –  
चैतन्यस्यैकरूपत्वाद् भेदो युक्तो न कर्हिचित् ।  
जीवत्वञ्च मृषा ज्ञेयं रज्जौ सर्पग्रहो यथा ॥  
चैतन्य एउटै नै हो त्यस्मा भेद कहाँ हुने ।  
भूटो जीवत्व हो जस्तै डोरीमा सर्प देखिने ॥

(४३)

चित्रत्व –

रज्जवज्ञानात् क्षणेनैव यद्वद्रज्जुर्हि सर्पिणी ।  
भाति तद्वच्चतिः साक्षाद् विश्वाकारेण केवला ॥  
नहुँदा रज्जुको ज्ञान रज्जुमा सर्प देखिने ।  
चित्रको अज्ञानले गर्दा चित्रमा संसार देखिने ॥

(४४)

ब्रह्म नै उपादानकारण –

उपादानं प्रपञ्चस्य ब्रह्मणोऽन्यन् विद्यते ।  
तस्मात्सर्वप्रपञ्चोऽयं ब्रह्मैवास्ति न चेतरत् ॥  
प्रपञ्चको उपादान अद्वैत ब्रह्ममात्र हो ।  
त्यसै कारणले गर्दा प्रपञ्च पनि ब्रह्म हो ॥

(४५)

व्याप्यव्यापकता मिथ्या सर्वमात्मेति शासनात् ।  
इति ज्ञाते परे तत्त्वे भेदस्यावसरः कुतः ॥  
व्याप्यव्यापक हो मिथ्या छ आत्मामात्र वस्तुतः ।  
यस्तो ज्ञान भए भाग्छ द्वैतको भान नै स्वतः ॥

(४६)

श्रुत्या निवारितं नूनं नानात्वं स्वमुखेन हि ।  
कथं भासो भवेदन्यः स्थिते चाद्यकारणे ॥  
स्वयं नै श्रुतिले गर्छ नानात्वको निवारण ।  
कसरी द्वैत देखिन्छ जस्को ब्रह्म छ कारण ॥

(४७)

भेदभावमा दोष –

दोषोऽपि विहितः श्रुत्या मृत्योर्मृत्युं स गच्छति ।  
इह पश्यति नानात्वं मायया वज्ज्चितो नरः ॥  
नानात्वं जसले देख्छ जन्मन्छ अनि मर्दछ ।  
मायाको पुतली हो त्यो श्रुतिले पनि भन्दछ ॥

(४८)

ब्रह्मबाट जीवको उत्पत्ति –

ब्रह्मणः सर्वभूतानि जायन्ते परमात्मनः ।  
तस्मादेतानि ब्रह्मैव भवन्तीत्यवधारयेत् ॥  
ब्रह्मबाटै सबै प्राणी निस्कन्धन् ब्रह्म हो सब ।  
यस्तो निश्चय गर्नाले जिन्दगी बन्छ उत्सव ॥

(४९)

ब्रह्मको सर्वव्यापकता –

ब्रह्मैव सर्वनामानि रूपाणि विविधानि च ।  
कर्मण्यपि समग्राणि बिभर्तीति श्रुतिर्जगौ ॥  
ब्रह्मले नै सबै नाम रूप धारण गर्दछ ।  
सबै कर्महरू धर्छ भनेर श्रुति भन्दछ ॥

(५०)

जीव र ब्रह्ममा एकत्व –

सुवर्णाञ्जायमानस्य सुवर्णत्वञ्च शाश्वतम् ।  
ब्रह्मणो जायमानस्य ब्रह्मत्वञ्च तथा भवेत् ॥  
सुनको गहना जस्तै आखिरी सुन मात्र हो ।  
विवर्त ब्रह्मको विश्व त्यसैले ब्रह्मात्र हो ॥

(५१)

भेदभावमा भय –

स्वल्पमप्यन्तरं कृत्वा जीवात्मपरमात्मनोः ।  
यः सन्तिष्ठति मूढात्मा भयं तस्याभिभाषितम् ॥  
आत्मा र परमात्मामा जसले भेद गर्दछ ।  
अज्ञानी मूढ मान्छे त्यो भय नै प्राप्त गर्दछ ॥

(५२)

अज्ञानबाट नै द्वैतको प्रतीति हुन्छ –

यत्राज्ञानाद् भवेद् द्वैतमितरस्तत्र पश्यति ।  
आत्मत्वेन यदा सर्वं नेतरस्तत्र चाण्वपि ॥  
अज्ञानैबाट जन्मन्छ द्वैतभेद परस्पर ।  
ज्ञानले भेद नासिन्छ भास्छ यौटै परात्पर ॥

(५३)

यस्मिन्सर्वाणि भूतानि ह्यात्मत्वेन विजानतः ।  
न वै तस्य भवेन्मोहो न च शोकोऽद्वितीयतः ॥  
मुमुक्षु जब आफैँमा सारा प्रपञ्च जान्दछ ।  
शोकमोहादि नासिन्छन् सर्वत्र ब्रह्म मान्दछ ॥

(५४)

अद्वैतको समर्थनमा श्रुति –

अयमात्मा हि ब्रह्मैव सर्वात्मकतया स्थितः ।  
इति निर्धारितं श्रुत्या बृहदारण्यसंस्थया ॥  
यो आत्मा ब्रह्म हो भन्छ बृहदारण्यले जब ।  
अद्वैत ब्रह्म हो आत्मा हुन्छ निश्चय यो तब ॥

(५५)

प्रपञ्चको मिथ्यात्वमा दृष्टान्त –  
अनुभूतेऽप्यं लोको व्यवहारक्षमोऽपि सन् ।  
असद्गुणे यथा स्वप्न उत्तरक्षणबाधतः ॥  
स्वप्नका वस्तु देखिन्छन् स्वप्नमा सत्यभैँ गरी ।  
जागा हुँदा सबै भाग्छन् सर्वथा नभए सरी ॥

(५६)

स्वप्नो जागरणेऽलीकः स्वप्नेऽपि जागरो नहि  
द्वयमेव लये नास्ति लयोऽपि ह्युभयोर्न च ॥  
असत्य स्वप्न जाग्रत्मा जाग्रत् हो स्वप्नमा असत् ।  
असत् हुन् लयमा दोटै दोटैमा लय हो असत् ॥

(५७)

त्रयमेव भवेन्मिथ्या गुणत्रयविनिर्मितम् ।  
अस्य द्रष्टा गुणातीतो नित्यो ह्येकश्चिदात्मकः ॥  
अवस्था तीन मिथ्या हुन् गुण तीन विनिर्मित ।  
साक्षी हो यिनको द्रष्टा एक नित्य सुनिश्चित ॥

(५८)

जीव र ब्रह्मको एकत्व –  
यद्वन्मृदि घटभ्रान्तिं शुक्तौ वा रजतस्थितिम् ।  
तद्वद् ब्रह्मणि जीवत्वं वीक्ष्यमाणे न पश्यति ॥  
माटामा घटको भ्रान्ति शुक्तिमा रजतस्थिति ।  
साक्षात्कार हुँदासम्म ब्रह्ममा जीवको स्थिति ॥

(५९)

यदा मृदि घटो नाम कनके कुण्डलाभिधा ।  
शुक्तौ हि रजतख्यातिर्जीवशब्दस्तथा परे ॥  
घट हो मृत्तिका नाम गहना सुन हो अनि ।  
चाँदी नै शुक्तिको नाम ब्रह्म नै जीव हो पनि ॥

(६०)

ब्रह्ममय संसार –

यथैव व्योम्नि नीलत्वं यथा नीरं मरुस्थले ।  
पुरुषत्वं यथा स्थाणौ तद्वद् विश्वं चिदात्मनि ॥  
जस्तै आकाशमा नीलो मरुमा जलको भ्रम ।  
दुटामा नरको भान ब्रह्ममा विश्वको भ्रम ॥

(६१)

यथैव शून्ये वैतालो गन्धर्वाणां पुरं यथा ।  
यथाकाशे द्विचन्द्रत्वं तद्वत्सत्ये जगत्स्थितिः ॥  
जस्तै निर्जनमा भूत गन्धर्वपुर मेघमा ।  
आकाशमा दुई चन्द्र त्यस्तै छ विश्व सत्यमा ॥

(६२)

यथा तरङ्गकल्लोलैर्जलमेव स्फुरत्यलम् ।  
पात्ररूपेण ताम्रं हि ब्रह्माण्डौधस्तथात्मता ॥  
जस्तै समुद्रको छाल अन्त्यमा जलरूप हो ।  
त्यस्तै नै पात्र तामो हो आत्मा नै विश्वरूप हो ॥

(६३)

घटनाम्ना यथा पृथ्वी पटनाम्ना हि तत्तवः ।  
जगन्नाम्ना चिदाभाति ज्ञेयं तत्तदभावतः ॥  
पृथ्वी नै घट हो खास धागै हो वस्त्र सुन्दर ।  
आत्मा नै हो जगत् सारा आत्मा बाहेक के छ र ?  
(६४)

ब्रह्ममय व्यवहार –  
सर्वोऽपि व्यवहारस्तु ब्रह्मणा क्रियते जनैः ।  
अज्ञानान्न विजानन्ति मृदेव हि घटादिकम् ॥  
ब्रह्मबाटै चलेको छ व्यवहार खडा बनी ।  
अज्ञानी तर जान्दैनन् माटो नै हो घडा भनी ॥  
(६५)

विश्व र ब्रह्ममा कार्यकारणता –  
कार्यकारणता नित्यमास्ते घटमृदोर्यथा ।  
तथैव श्रुतियुक्तिभ्यां प्रपञ्चब्रह्मणोरिह ॥  
घडा र मृत्तिका बीच देखिन्छ कार्यकारण ।  
त्यस्तै प्रपञ्च हो कार्य ब्रह्म हो मुख्य कारण ॥  
(६६)

गृह्यमाणे घटे यद्वन्मृत्तिकायाति वै बलात् ।  
वीक्ष्यमाणे प्रपञ्चेऽपि ब्रह्मैवाभाति भासुरम् ॥  
घडालाई लिँदाखेरि माटो नै आउने स्वतः ।  
जगत्‌लाई लिँदाखेरि ब्रह्मै आउँछ वस्तुतः ॥  
(६७)

आभासमा द्वैविध्य –

सदैवात्मा विशुद्धोऽस्ति ह्यशुद्धो भाति वै सदा ।  
यथैव द्विविधा रज्जुर्ज्ञानिनोऽज्ञानिनोऽनिशम् ॥  
अज्ञले रज्जुमा सर्पं ज्ञानीले देख्छ रज्जु नै ।  
अज्ञले देख्छ संसार ज्ञानीले देख्छ ब्रह्म नै ॥

(६८)

भेदबुद्धिमिथ्या –

यथैव मृन्मयः कुम्भस्तवद् देहोऽपि चिन्मयः ।  
आत्मानात्मविभागोऽयं मुधैव क्रियतेऽबुधैः ॥  
घडा हो जसरी माटो त्यस्तै हो देह चिन्मय ।  
ज्ञानीका दृष्टिमा छैन भेदबुद्धि र संशय ॥

(६९)

देहतादात्म्यनिरूपण –

सर्पत्वेन यथा रज्जू रजतत्वेन शुक्तिका ।  
विनिर्णीता विमूढेन देहत्वेन तथात्मना ॥  
अज्ञानी रज्जु हो सर्प सिपी रजत ठान्डछ ।  
त्यस्तै नै अज्ञले देहै आत्मा भनेर मान्डछ ॥

(७०)

घटत्वेन यथा पृथ्वी पटत्वेनैव तन्तवः ।  
विनिर्णीता विमूढेन देहत्वेन तथात्मता ॥  
पृथ्वीलाई घटा मान्छ तन्तु नै वस्त्र ठान्डछ ।  
त्यस्तै नै उसले देहै आत्मा भनेर मान्डछ ॥

(७१)

कनकं कुण्डलत्वेन तरङ्गत्वेन वै जलम् ।  
विनिर्णीता विमूढेन देहत्वेन तथात्मना ॥  
गहना सुन हो ठान्छ तरङ्गं जल ठान्दछ ।  
स्वैपरी अज्ञले देह आत्मा भनेर मान्दछ ॥

(७२)

पुरुषत्वे यथा स्थाणुर्जलत्वेन मरीचिका ।  
विनिर्णीता विमूढेन देहत्वेन तथात्मना ॥  
दूटो मानिस हो भन्छ मरीचि जल ठान्दछ ।  
त्यस्तै नै मूर्खले देह आत्मा भनेर मान्दछ ॥

(७३)

गृहत्वैनैव काष्ठानि खड्गत्वैनैव लोहता ।  
विनिर्णीता विमूढेन देहत्वेन तथात्मता ॥  
काठ नै घर हो भन्छ खड्गै फलाम ठान्दछ ।  
अज्ञले स्वैपरी देह आत्मा भनेर मान्दछ ॥

(७४)

आत्मामा देहत्व –

यथा वृक्षविपर्यासो जलादभवति कस्यचित् ।  
तद्रवदात्मनि देहत्वं पश्यत्यज्ञानयोगतः ॥  
जलमा वृक्षको छाया जसरी वृक्ष ठान्दछ ।  
त्यसै गरेर अज्ञानी आत्मामा देह मान्दछ ॥

(७५)

पोतेन गच्छतः पुंसः सर्वं भातीव चञ्चलम् ।

तद्वदात्मनि देहत्वं पश्यत्यज्ञानयोगतः ॥

जसरी नाउमा तर्दा चलेको सब देखिने ।

त्यस्तै अज्ञानले गर्दा आत्मामा देह देखिने ॥

(७६)

पीतत्वं हि यथा शुभ्रे दोषाद् भवति कस्यचित् ।

तद्वदात्मनि देहत्वं पश्यत्यज्ञानयोगतः ॥

पित्तका दोषले सेतो पँहेलो तुल्य देखिने ।

त्यस्तै अज्ञानले गर्दा आत्मामा देह देखिने ॥

(७७)

चक्षुभ्यां भ्रमशीलाभ्यां सर्वं भाति भ्रमात्मकम् ।

तद्वदात्मनि देहत्वं पश्यत्यज्ञानयोगतः ॥

आँखाका भ्रमले सारा घुमेको तुल्य देखिने ।

त्यस्तै अज्ञानले गर्दा आत्मामा देह देखिने ॥

(७८)

अलातं भ्रमणैव वर्तुलं भाति सूर्यवत् ।

तद्वदात्मनि देहत्वं पश्यत्यज्ञानयोगतः ॥

घुमाउँदा अगुल्टो नै सूर्यझैँ गोल देखिने ।

त्यस्तै अध्यासले गर्दा आत्मामा देह देखिने ॥

(७९)

महत्त्वे सर्ववस्तूनामणुत्वं ह्यतिदूरतः ।  
तद्‌वदात्मनि देहत्वं पश्यत्यज्ञानयोगतः ॥  
टाढाबाट ठुलो वस्तु अत्यन्त स्वल्प देखिने ।  
त्यस्तै अज्ञानले गर्दा आत्मामा देह देखिने ॥

(८०)

सूक्ष्मत्वे सर्वभावानां स्थूलत्वं चोपनेत्रतः ।  
तद्‌वदात्मनि देहत्वं पश्यत्यज्ञानयोगतः ॥  
सानो वस्तु निकै ठूलो देखिन्छ उपनेत्रले ।  
आत्मामा देहको भान देखिन्छ भ्रमज्ञानले ॥

(८१)

काचभूमौ जलत्वं वा जलभूमौ हि काचता ।  
तद्‌वदात्मनि देहत्वं पश्यत्यज्ञानयोगतः ॥  
काँचका भूमिमा पानी पानीमा भूमि देखिने ।  
त्यस्तै नै भ्रमले गर्दा आत्मामा देह देखिने ॥

(८२)

यद्‌वदग्नौ मणित्वं हि मणौ वा वह्निता पुमान् ।  
तद्‌वदात्मनि देहत्वं पश्यत्यज्ञानयोगतः ॥  
मणिमा अग्निको बुद्धि अग्निमा मणिको भ्रम ।  
त्यसै गरेर देखिन्छ आत्मामा देहको भ्रम ॥

(८३)

अभ्रेषु सत्सु धावत्सु सोमो धावति भाति वै ।  
तद्‌वदात्मनि देहत्वं पश्यत्यज्ञानयोगतः ॥  
कुदूदा आकाशमा मेघ कुदेखैँ चन्द्रमा हुने ।  
त्यसै गरेर आत्मामा देह अध्यास देखिने ॥

(८४)

यथैव दिग्बिपर्यासो मोहाद्भवति कस्यचित् ।  
तद्‌वदात्मनि देहत्वं पश्यत्यज्ञानयोगतः ॥  
दिशाको भ्रमले पान्थ उल्टो पथ समातछ ।  
त्यस्तै नै भ्रमले गर्दा आत्मामा देह भास्तछ ॥

(८५)

यथा शशी जले भाति चञ्चलत्वेन कस्यचित् ।  
तद्‌वदात्मनि देहत्वं पश्यत्यज्ञानयोगतः ॥  
हल्लिँदा जलको चन्द्र चन्द्रमा हल्लए सरी ।  
देखिन्छ भ्रमले गर्दा आत्मै देह भए सरी ॥

(८६)

ज्ञानद्वारा देहाध्यासको निवृत्ति –  
एवमात्मन्यविद्यातो देहाध्यासो हि जायते ।  
सैवमात्मपरिज्ञानाल्लीयते च परात्मनि ॥  
यसरी देह अध्यास आत्मामा जो उदाउँछ ।  
आत्मज्ञान जसै हुन्छ सो अध्यास हराउँछ ॥

(८७)

सर्वमात्मतया ज्ञातं जगत्स्थावरजन्मम् ।  
अभावात्सर्वभावानां देहस्य चात्मता कुतः ॥  
आत्मज्ञान जसै हुन्छ सर्वत्र ब्रह्म देखिने ।  
पदार्थ सब हुन् मिथ्या देहात्मा कसरी हुने ॥

(८८)

आत्मविचार –

आत्मानं सततं जानन्कालं नय महाद्युते ।  
प्रारब्धमखिलं भुञ्जन्नोद्गेणं कर्तुमर्हसि ॥  
आत्मा नै सब हो भन्ने जानेर गर चिन्तन ।  
गर्दै प्रारब्धको भोग छोड उद्वेग तत्क्षण ॥

(८९)

प्रारब्धकर्म –

उत्पन्ने प्र्यात्मविज्ञाने प्रारब्धं नैव मुञ्चति ।  
इति यच्छ्युते शास्त्रे तन्निराक्रियतेऽधुना ॥  
प्रारब्धकर्म नासिन्न आत्मज्ञान भए पनि ।  
भन्ने जो शास्त्र छन् सारा हुन्छन् खण्डित ती पनि ॥

(९०)

तत्त्वज्ञानोदयादूर्ध्वं प्रारब्धं नैव विद्यते ।  
देहादीनामसत्त्वात् यथा स्वप्नो विबोधतः ॥  
ज्ञानले भाष्ठ प्रारब्ध जाप्दा स्वप्न उडे सरी ।  
हुन्छन् असत्य देहादि प्रारब्ध स्वप्न नै सरी ॥

(९१)

कर्म जन्मान्तरीयं यत्प्रारब्धमिति कीर्तितम् ।  
ततु जन्मान्तराभावात्पुंसो नैवास्ति कर्हिर्चित् ॥  
जन्मान्तरीय जो कर्म त्यो नै प्रारब्ध हो स्वतः ।  
तत्त्वज्ञान पछि ज्ञानी भोगदैन फल वस्तुतः ॥

(९२)

स्वप्नदेहो यथाध्यस्तस्तथैवायं हि देहकः ।  
अध्यस्तस्य कुतो जन्म जन्माभावे हि तत्कुतः ॥  
स्वप्नदेह सरी जाग्रत् देह अध्यस्त हो भने ।  
कसरी त्यसको जन्म हुने र कर्म जन्मने ॥

(९३)

ज्ञानद्वारा प्रपञ्चको निवृत्ति –  
उपादानं प्रपञ्चस्य मृद्भाण्डस्येव कथ्यते ।  
अज्ञानञ्चैव वेदान्तस्तस्मिन्नष्टे क्व विश्वता ॥  
घडा प्रपञ्च हो कार्य माटो अज्ञान कारण ।  
हुँदा कारणको नाश कार्य हुन्छ निवारण ॥

(९४)

यथा रज्जुं परित्यज्य सर्प गृह्णाति वै भ्रमात् ।  
तद् वत्सत्यमविज्ञाय जगत्पश्यति मूढधीः ॥  
भ्रमले रज्जु ठानेर सर्प पक्रन्छ मूढले ।  
त्यस्तै नै सत्य बिर्सेर जगत् पक्रन्छ अज्ञले ॥

(९५)

रज्जुरूपे परिज्ञाते सर्पखण्डं न तिष्ठति ।  
अधिष्ठाने तथा ज्ञाते प्रपञ्चः शून्यतां गतः ॥  
रज्जुज्ञान जसै हुन्छ सर्पको भ्रम हट्टतछ ।  
ब्रह्मज्ञान जसै हुन्छ स्वतः प्रपञ्च हट्टतछ ॥

(९६)

अज्ञानीका लागि प्रारब्ध –

देहस्यापि प्रपञ्चत्वात्प्रारब्धावस्थिति कुतः ।  
अज्ञानिजनबोधार्थं प्रारब्धं वक्ति वै श्रुतिः ॥  
देह प्रपञ्च हो आफैं कहाँ प्रारब्ध बस्तछ ?  
अज्ञानी जनका लागि प्रारब्ध श्रुति भन्दछ ॥

(९७)

ज्ञानीका लागि प्रारब्ध हुँदैन –

क्षीयन्ते चास्य कर्माणि तस्मिन्दृष्टे पराकरे ।  
बहुत्वं तन्निषेधार्थं श्रुत्या गीतञ्च यत्स्फुटम् ॥  
ब्रह्मको ज्ञानले कर्म भस्म हुन्छन् बिलाउँछन् ।  
बहुत्वको निषेधार्थं श्रुतिले गीत गाउँछन् ॥

(९८)

प्रारब्धकर्म मान्मा दोष –

उच्यतेऽशैर्बलाच्चैतत्तदानर्थद्वयागमः ।  
वेदान्तमतहानञ्च यतो ज्ञानमिति श्रुतिः ॥  
अज्ञानी नबुझी गर्छ प्रारब्धको समर्थन ।  
भने वेदान्तको नाश ज्ञानको हुन्छ खण्डन ॥

(९९)

निदिध्यासन –

त्रिपञ्चाङ्गान्यथो वक्ष्ये पूर्वोक्तस्य हि लब्धये ।  
तैश्च सर्वैः सदा कार्यं निदिध्यासनमेव तु ॥  
ज्ञानका प्राप्तिका निमित निदिध्यासन तत्त्वतः ।  
पन्द्रोटा अङ्गले युक्त हुन्छन् प्रस्तुत वस्तुतः ॥  
(१००)

निदिध्यासनको महत्व –

नित्याभ्यासादृते प्राप्तिर्न भवेत्सच्चिदात्मनः ।  
तस्माद्ब्रह्म निदिध्यासेज्ज्ञासुः श्रेयसे चिरम् ॥  
निदिध्यासन छोडेर ब्रह्मज्ञान असम्भव ।  
दीर्घ अभ्यासले मात्रै ब्रह्मज्ञान छ सम्भव ॥  
(१०१)

निदिध्यासनका अङ्गहरू –

यमो हि नियमस्त्यागो मौनं देशश्च कालता ।  
आसनं मूलबन्धश्च देहसाम्यञ्च दृक्स्थितिः ॥  
यम औ नियम त्याग मौन कालादिको ऋग ।  
आसनादि सबै गर्न गर्नुपर्दछ नै श्रम ॥  
(१०२)

प्राणसंयमनञ्चैव प्रत्याहारश्च धारणा ।  
आत्मध्यानं समाधिश्च प्रोक्तान्यज्ञानि वै ऋमात् ॥  
प्राणसंयमका साथै प्रत्याहारादि साधिका ।  
धारणा आत्मध्यानादि अझ्ग हुन् ती समाधिका ॥  
(१०३)

यमको निरूपण –

सर्वं ब्रह्मेति विज्ञानादिन्द्रियग्रामसंयमः ।  
यमोऽयमिति सम्प्रोक्तोऽभ्यसनीयो मुहुर्मुहः ॥  
सारा प्रपञ्च हो ब्रह्म भन्दै राखेर संयम ।  
लामो अभ्यास गर्नु नै पहिलो अङ्ग हो यम ॥

(१०४)

नियमको निरूपण –

सजातीयप्रवाहश्च विजातीयतिरस्कृतिः ।  
नियमो हि परानन्दो नियमात्क्रियते बुधैः ।  
माथि उद्गु सजातीय विजातीय हुन् कम ।  
यही नियम हो भन्ने ज्ञानीको मत उत्तम ॥

(१०५)

त्यागको निरूपण –

त्यागः प्रपञ्चरूपस्य चिदात्मत्वावलोकनात् ।  
त्यागो हि महतां पूज्यः सद्यो मोक्षमयो यतः ॥  
आत्मज्ञान भएमात्र प्रपञ्चरूप भागदछ ।  
त्याग नै हो ठूलो मोक्ष जो यसैबाट मिल्दछ ॥

(१०६)

मौनको निरूपण –

यस्माद् वाचो निर्वर्तन्ते अप्राप्य मनसा सह ।  
यन्मौनं योगिभिर्गम्यं तद्भवेत्सर्वदा बुधः ॥  
वाणी र मन फर्कन्छन् ब्रह्म नै नबुझीकन ।  
योगीले गर्दछन् प्राप्त ब्रह्म हो मौनचिन्तन ॥

(१०७)

वाचो यस्मान्निवर्तन्ते तद्‌वक्तुं केन शक्यते ।  
प्रपञ्चो यदि वक्तव्यः सोऽपि शब्दविवर्जितः ॥  
वाणीले ब्रह्म भेटूनै कसले भन्न सक्तछ ?  
प्रपञ्च पनि साँच्चै नै शब्दद्वारा अवाच्य छ ॥

(१०८)

इति वा तद्भवेन्मौनं सतां सहजसंज्ञितम् ।  
गिरा मौनं तु बालानां प्रयुक्तं ब्रह्मवादिभिः ॥  
मौन भन्छन् यसैलाई यही हो साधुलक्षण ।  
ब्रह्मवादीहरू भन्छन् बालको मौनलक्षण ॥

(१०९)

देशको निरूपण –  
आदावन्ते च मध्ये च जनो यस्मिन्न विद्यते ।  
येनेदं सततं व्याप्तं स देशो विजनः स्मृतः ॥  
आदि मध्य सँगै अन्त्य सबैमा जनशून्य छ ।  
भने निर्जन हो देश त्यही नै उपयुक्त छ ॥

(११०)

कालको लक्षण –  
कलनात्सर्वभूतानां ब्रह्मादीनां निमेषतः ।  
कालशब्देन निर्दिष्टो ह्यखण्डानन्द अद्वयः ॥  
कलना जसले गर्छ ब्रह्मादिको निमेषमा ।  
अखण्डानन्द सो ब्रह्म गनिन्छ कालनाममा ॥

(१११)

आसनको निरूपण –

सुखेनैव भवेद्यस्मिन्नजस्त्रं ब्रह्मचिन्तनम् ।  
आसनं तद् विजानीयान्ते तरत्सुखनाशनम् ॥  
जुन आसनमा हुन्छ सुखले ब्रह्मचिन्तन ।  
अन्यथा आसनै हैन जो गर्ढे सुखनाशन ॥

(११२)

सिद्धासनको लक्षण –

सिद्धं यत्सर्वभूतादि विश्वाधिष्ठानमव्ययम् ।  
यस्मिन्सिद्धाः समाविष्टास्तद् वै सिद्धासनं विदुः ॥  
सिद्ध हुन्छन् जहाँबाट लीन हुन्छन् जहाँ स्वतः ।  
हो अव्यय अधिष्ठान त्यो सिद्धासन वस्तुतः ॥

(११३)

मूलबन्धको निरूपण –

यन्मूलं सर्वभूतानां यन्मूलं चित्तबन्धनम् ।  
मूलबन्धः सदा सेव्यो योग्योऽसौ राजयोगिनाम् ॥  
पञ्चभूत तथा चित्तबन्धको मूल साधन ।  
सेव्य हो राजयोगीको त्यही हो मूलबन्धन ॥

(११४)

देहसाम्यको निरूपण –

अङ्गानां समतां विद्यात्समे ब्रह्मणि लीयते ।  
नो चेनैव समानत्वमृजुत्वं शुष्कवृक्षवत् ॥  
सबैमा समता राख्नु ब्रह्ममा लीन नै हुनु ।  
हो देहसाम्यता, नन्त्र सुकेको काठभैँ हुनु ॥

(११५)

दृष्टिस्थितिको निरूपण –  
दृष्टिं ज्ञानमयीं कृत्वा पश्येद् ब्रह्ममयं जगत् ।  
सा दृष्टिः परमोदारा न नासाग्रावलोकिनी ॥  
गरी ज्ञानमयी दृष्टि हेरे संसार ब्रह्म हो ।  
यही परम हो दृष्टि नासाग्र दृष्टि तुच्छ हो ॥

(११६)

दृष्टिदर्शनदृश्यानां विरामो यत्र वा भवेत् ।  
दृष्टिस्तत्रैव कर्तव्या न नासाग्रावलोकिनी ॥  
दृष्टि दर्शन औ दृश्य जैले विराम बन्दछन् ।  
दृष्टि गर्नु त्यसैलाई नासाग्र हैन भन्दछन् ॥

(११७)

प्राणायामको सामान्य लक्षण –  
चित्तादिसर्वभावेषु ब्रह्मत्वे सर्वभावनात् ।  
निरोधः सर्ववृत्तीनां प्राणायामः स उच्यते ॥  
चित्तादि सब वस्तुमा गरेर ब्रह्मभावना ।  
सम्पूर्ण वृत्ति रोकेमा हुन्छ प्राणायमीपना ॥

(११८)

रेचक र पूरक प्राणायाम –  
निषेधनं प्रपञ्चस्य रेचकाख्यः समीरणः ।  
ब्रह्मैवास्मीति या वृत्तिः पूरको वायुरीरितः ॥  
प्रपञ्चको निषेध हो वस्तुतः शुद्ध रेचक ।  
अहं ब्रह्मास्मिको वृत्ति हो प्राणायाम पूरक ॥

(११९)

कुम्भक प्राणायम –

ततस्तद्वृत्तिनैश्चल्यं कुम्भकं प्राणसंयमः ।

अयं चापि प्रबुद्धानामज्ञानां प्राणपीडनम् ॥

अहंब्रह्मास्मिमा अद्दनु प्राणायाम चिरन्तन ।

यै हो कुम्भक ज्ञानीको, अज्ञको प्राणपीडन ॥

(१२०)

प्रत्याहारको लक्षण –

विषयेष्वात्मतां दृष्ट्वा मनसश्चित्तिमज्जनम् ।

प्रत्याहारः स विज्ञेयो ऋग्यसनीयो मुमुक्षुभिः ॥

आत्मा सम्पूर्णमा देखी आत्मामा चित्त लाउनु ।

यो प्रत्याहार हो यस्मै ज्ञानीले जोड लाउनु ॥

(१२१)

धारणाको लक्षण –

यत्र यत्र मनो याति ब्रह्मणस्तत्र दर्शनात् ।

मनसो धारणञ्चैव धारणा सा परा मता ॥

मन जान्छ जतातर्फ त्यता नै ब्रह्मदर्शन ।

गेर मनमा राख्नु धारणा अति उत्तम ॥

(१२२)

ध्यानको लक्षण –

ब्रह्मैवास्मीति सद्वृत्त्या निरालम्बतया स्थितिः ।

ध्यानशब्देन विख्याता परमानन्दायिनी ॥

अहं ब्रह्मास्मि सद्वृत्ति लिई आलम्बनै कन ।

रहनू ध्यान यो नै हो दिन्छ आनन्द तत्क्षण ॥

(१२३)

समाधिको लक्षण –

निर्विकारतथा वृत्त्या ब्रह्माकारतथा पुनः ।  
वृत्तिविस्मरणं सम्यक् समाधिज्ञानसंज्ञकः ॥  
विकारहीन भै चित्त ब्रह्माकार बनीकन ।  
प्रपञ्चशून्य ज्ञानीको स्थिति समाधिलक्षण ॥

(१२४)

निदिध्यासनको अवधि –

इमञ्चाकृत्रिमानन्दं तावत्साधु समभ्यसेत् ।  
वश्यो यावत्क्षणात्पुंसः प्रयुक्तः सन्भवेत्स्वयम् ॥  
ब्रह्मानन्द नहुन्जेल निदिध्यासन साधन ।  
ब्रह्मज्ञान जसै हुन्छ यसको हुन्छ बाधन ॥

(१२५)

निदिध्यासनको फल –

ततः साधननिर्मुक्तः सिद्धो भवति योगिराट् ।  
यत्स्वरूपं न चैतस्य विषयो मनसो गिराम् ॥  
सबै साधन निर्मुक्त मुमुक्षु ब्रह्म बन्दछ ।  
ज्ञानी पनि स्वयं आफैँ अवाङ्मनस बन्दछ ॥

(१२६)

समाधिमा विघ्न –

समाधौ क्रियमाणे तु विघ्ना आयान्ति वै बलात् ।  
अनुसन्धानराहित्यमालस्यं भोगलालसम् ॥  
विघ्न पर्घ्न् समाधिमा आउँछन् ती दनादन ।  
अनुसन्धानराहित्य आलस्य भोगमा मन ॥

(१२७)

लयस्तमश्च विक्षेपो रसास्वादश्च शून्यता ।  
एवं यद् विघ्नबाहुल्यं त्याज्यं ब्रह्मविदा शनैः ॥  
निद्रा अज्ञान विक्षेप रसास्वाद विलासिता ।  
विघ्न हुन् ब्रह्मवादीका यिनी हुन् त्याज्य सर्वथा ॥

(१२८)

बन्ध र मोक्षमा वृत्तिको कारणता –  
भाववृत्त्या हि भावत्वं शून्यवृत्त्या हि शून्यता ।  
ब्रह्मवृत्त्या हि पूर्णत्वं तया पूर्णत्वमध्यसेत् ॥  
भावमा वृत्ति हो भाव शून्यमा शून्य हो सदा ।  
ब्रह्म हो पूर्ण त्यस्को नै अभ्यास गर्नु सर्वदा ॥

(१२९)

अब्रह्मवृत्तिको निन्दा –  
ये हि वृत्तिं जहत्येनां ब्रह्माख्यां पावनीं पराम् ।  
ते तु वृथैव जीवन्ति पशुभिश्च समा नराः ॥  
त्यागी पावन ब्रह्माख्य वृत्ति जो नर बाँच्तछन् ।  
त्यस्ताको हो वृथा जन्म पशु भैँ व्यर्थ बाँच्तछन् ॥

(१३०)

ब्रह्मवृत्तिको प्रशंसा –  
यो हि वृत्तिं विजानन्ति ज्ञात्वापि वर्धयन्ति ये ।  
ते वै सत्पुरुषा धन्या वन्द्यास्ते भुवनत्रये ॥  
ब्रह्मवृत्ति बुझी जल्ले यसलाई बढाउँछन् ।  
ती हुन् पुरुषमा धन्य सबैका पूज्य बन्दछन् ॥

(१३१)

ब्रह्मवृत्ति हुनेको मुक्ति –

येषां वृत्तिः समा वृद्धा परिपक्वा च सा पुनः ।

ते वै सद्ब्रह्मतां प्राप्ता नेतरे शब्दवादिनः ॥

ती वृत्ति जसका बद्धन् परिपक्व बनीकन ।

ब्रह्म बन्धन् तिनै मात्र बन्दैन शब्दभाजन ॥

(१३२)

केवल शब्दवादीहस्तको निन्दा –

कुशला ब्रह्मवार्तायां वृत्तिहीनाः सुरागिणः ।

तेऽप्यज्ञानितया नूनं पुनरायान्ति यान्ति च ॥

ब्रह्मज्ञान विना जल्ले ज्ञानीको ढोँग गर्दछ ।

त्यस्ताले जन्मने मर्ने सर्वदा गर्नुपर्दछ ॥

(१३३)

ब्रह्मनिष्ठको वृत्ति –

निमेषार्थं न तिष्ठन्ति वृत्तिं ब्रह्ममयीं विना ।

यथा निष्ठन्ति ब्रह्माद्याः सनकाद्याः शुकादयः ॥

ब्रह्मा सनक यद्वा हुन् शुकादि ब्रह्मचिन्तन ।

सबैले गर्दछन् त्यस्तै ज्ञानीले गर्छ चिन्तन ॥

(१३४)

वेदान्तसिद्धान्तको निरूपण –

कार्ये कारणतायाता कारणे नहि कार्यता ।

कारणत्वं ततो गच्छेत्कार्यभावे विचारतः ॥

कार्यकारणमा हुन्छ कार्यले हीन कारण ।

मोक्षमा कार्य नासिन्धन् रहन्छ मात्र कारण ॥

(१३५)

अथ शुद्धं भवेद् वस्तु यदौ वाचामगोचरम् ।

द्रष्टव्यं मृदूघटेनैव दृष्टान्तेन पुनः पुनः ॥

हटेपछि सबै कार्यं रहन्छ ब्रह्म केवल ।

घट नाश जसै हुन्छ माटो रहन्छ केवल ॥

(१३६)

अनेनैव प्रकारेण वृत्तिर्ब्रह्मात्मिका स्थितिः ।

उदेति शुद्धचित्तानां वृत्तिज्ञानं ततः परम् ॥

पूर्वोक्तरीतिले हुन्छ वृत्ति ब्रह्मात्मिका जुन ।

तत्पश्चात् शुद्ध अन्तस्मा ज्ञान भुल्कन्छ तत्क्षण ॥

(१३७)

कारणं व्यतिरेकेण पुमानादौ विलोकयेत् ।

अन्वयेन पुनस्तद्वि कार्ये नित्यं प्रपश्यति ॥

कार्यं कारणमा अडछ व्यतिरेक र अन्वय ।

अनुमानादिका द्वारा हुन्छ त्यस्को समन्वय ॥

(१३८)

ब्रह्मभावनाद्वारा ब्रह्मत्व –

कार्ये हि कारणं पश्येत्पश्चात्कार्यं विसर्जयेत् ।

कारणत्वं ततो गच्छेदवशिष्टं भवेन्मुनिः ॥

गरी कारणको दुइगो कार्यं नै त्याग्नु पर्दछ ।

राखी कारणमात्रै नै मुनि त्यो ब्रह्म बन्दछ ॥

(१३९)

भावितं तीव्रवेगेन यद्वस्तु निश्चयात्मना ।  
पुमांस्तद्धि भवेच्छीर्णं ज्ञेयं भ्रमरकीटवत् ॥  
निश्चयात्मकं धीद्वारा राखेर तीव्रभावना ।  
भृद्गीकीट सरी बन्छ जस्को गर्दछ चिन्तना ॥

(१४०)

प्रपञ्चमा ब्रह्मरूपको भावना –  
अदृश्यं भावरूपञ्च सर्वमेव चिदात्मकम् ।  
सावधानतया नित्यं स्वात्मानं भावयेद्बुधः ॥  
दृश्यादृश्य सबै भित्र सावधान बनीकन ।  
ब्रह्म सम्भेर ज्ञानीले गरोस् ब्रह्मात्म चिन्तन ॥

(१४१)

दृश्यं ह्यदृश्यतां नीत्वा ब्रह्माकारेण चिन्तयेत् ।  
विद्वान्नित्यसुखे तिष्ठेद्धिया चिद्रसपूर्णया ॥  
दृश्यै अदृश्य ठानेर त्यो गरोस् ब्रह्मचिन्तन ।  
बसोस् आनन्दमा विद्वान् ब्रह्मबुद्धि लिईकन ॥

(१४२)

राजयोगको उपसंहार –  
एभिरद्गौः समायुक्तो राजयोग उदाहृतः ।  
किञ्चित्पत्पक्वकषायाणां हठयोगेन संयुतः ॥  
माथिका गुणले युक्त हो राजयोग निश्चय ।  
चित्त शुद्ध भएमा त हठयोग छ निर्भय ॥

(१४३)

राजयोगको अधिकारी –

परिपक्वं मनो येषां केवलोऽयज्च सिद्धिदः ।  
गुरुदैवतभक्तानां सर्वेषां सुलभो जवात् ॥  
शुद्ध चित्त हुनेलाई यल्ले सिद्धि दिलाउँछ ।  
शास्त्रमा गुरुमा भक्ति हुनेले शीघ्र पाउँछ ॥

(१४४)





# लेखकका प्रकाशित ग्रन्थहरू

<u>आध्यात्मिक</u>		<u>लौकिक</u>	
१. ज्ञान र भक्ति	- २०६३	१. उसैको लागिको समीक्षा	- २०२६
२. रासपञ्चाध्यायी	- २०६४	२. ऋतुमन्थन, समीक्षा	- २०४४
३. ब्रह्मसाक्षात्कार	- २०६५	३. सिर्जनाका फूलहरू, कविता	- २०५१
४. उपनिषद्त्सार	- २०६७	४. बहादुर शाह, खण्डकाव्य	- २०५२
५. ब्रह्मसूत्रसार	- २०६७	५. श्रद्धाङ्गलि, शोककाव्य	- २०५२
६. मणिरत्नमाला अनुवाद	- २०६७	६. गीत तथा भजनहरू	- २०५२
७. अध्यास र चतुःसूत्री	- २०६८	७. अमरसिंहको चिट्ठी, काव्य	- २०५३
८. वेदान्तपरिभाषासार	- २०६८	८. ऋन्तिदूत, खण्डकाव्य	- २०५३
९. श्रीकृष्णाय वयन्तुमः	- २०६९	९. विविधयात्रा, कविता	- २०५५
१०. परमसत्य	- २०६९	१०. यात्रैयात्रा, कविता	- २०५८
११. अध्यास	- २०६९	११. पत्रैपत्र, कविता	- २०५९
१२. अद्वैतसिद्धिः १ खण्ड	- २०६९	१२. पृथ्वीविजय, काव्य	- २०६२
१३. अद्वैतसिद्धिः २ खण्ड	- २०७०	१३. तीर्थहरूको यात्रावृत्तान्त	- २०६४
१४. अन्तिम उपदेश	- २०७०	१४. अनुस्मृति (जीवनयात्रा)	- २०६७
१५. ब्रह्मविद्या	- २०७०	१५. वन्दना	- २०६८
१६. अज्ञातवाद	- २०७१	१६. कविशतक	- २०६८
१७. पराविद्या	- २०७१	१७. अष्टेलियाको दैनिकी	- २०६९
१८. औपनिषद पुरुष	- २०७२	१८. आभास	- २०७२
१९. ब्रह्मानुभूति	- २०७२		



9 789937 299565